

दुर्घटनाबाट स्थायी पूर्ण अशक्तता भएमा थप सुविधा दिने बारेको पूरक करार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (यसपछि कम्पनी भनिएको) ले प्राप्त गरेको बीमा प्रस्ताव फाराममा उल्लेख भए अनुसारको पेशा वा सो भन्दा कम वा सो सरहको जोखिमपूर्ण पेशामा बीमित/प्रस्तावक कार्यरत भएमा वा बीमित/प्रस्तावकको पेशा परिवर्तनलाई कम्पनीले स्वीकार गरी यस पूरक करारको सम्पुष्टिमा जनाएको र यस पूरक करार वापतको बीमाशुल्क कम्पनीलाई भुक्तानी भैसकेको तथा बीमा अवधि भित्र बीमित/प्रस्तावकको उमेर ७० वर्ष पुरा हुनु भन्दा अगाडि यो पूरक करारनामा लागू भएको अवस्थामा प्रत्यक्ष रूपले बाहिरी, देखिने, आकस्मिक र जोडदार दुर्घटनाबाट चोटपटक लागेर बीमित/प्रस्तावकको शारीरिक अंगभंग भई भविष्यमा कुनै पेशा वा व्यवसाय गरी आय आर्जन गर्न असमर्थ भएमा र त्यस्तो अंगभंग दुर्घटनाबाट नै भएको प्रमाणित भएमा बीमालेख र यस पूरक करारको विशेष शर्त तथा सम्पुष्टि (Endorsement) को परिधि भित्र रही बीमित/प्रस्तावकलाई यस पूरक करारमा उल्लेखित सुविधाहरु प्रदान गरिनेछ । बीमालेखमा संलग्न गरिएको यो पूरक करार बीमालेखको अभिन्न अङ्ग मानिने छ र मूल बीमालेखमा यसको क्रम संख्या उल्लेख गरी बीमालेखको सम्पुष्टि खण्डमा जनाइएमा मात्र यो पूरक करारको कानूनी मान्यता हुनेछ ।

दुर्घटना: यस करारमा दुर्घटना भन्नाले प्रत्यक्ष रूपले बाहिरी, देखिने तथा जोडदार माध्यमबाट आकस्मिक रूपमा भएको घटना सम्झनुपर्छ ।

स्थायी पूर्ण अशक्तता: यस करारमा जहाँसुकै प्रयोग भएको स्थायी पूर्ण अशक्तता भन्नाले दुर्घटनाको कारणबाट देहाय बमोजिम शारीरिक अंगभंग भई भविष्यमा कुनै पेशा वा व्यवसाय गरी आय आर्जन गर्न असक्षम भएको अवस्थालाई बुझाउनेछ । भविष्यमा निको हुने वा नहुनेमा एकिन नहुने अवस्थामा दुर्घटना घटेका मितिदेखि १८३ दिनसम्म बीमित/प्रस्तावक स्थायी पूर्ण अशक्त रहेमा निज सधैंका लागि स्थायी पूर्ण अशक्त मानिने छ ।

- (क) दुवै आंखाको दृष्टि पूर्ण रूपले गुमेमा,
- (ख) नाडी वा सो भन्दा माथि दुवै हात काटिएमा,
- (ग) गोलीगांठो वा सो भन्दा माथि दुवै गोडा काटिएमा,
- (घ) नाडी वा सो भन्दा माथि देखि एउटा हात र गोलीगांठो वा सो भन्दा माथि देखि एउटा गोडा काटिएमा,
- (ङ) एउटा आंखाको दृष्टि पूर्ण रूपले गुमेमा र नाडी वा सो भन्दा माथि देखि एउटा हात काटिएमा,
- (च) एउटा आंखाको दृष्टि पूर्ण रूपले गुमेमा र गोलीगांठो वा सो भन्दा माथि देखि एउटा गोडा काटिएमा ।

दुर्घटनाबाट स्थायी पूर्ण अशक्तता भएमा दिइने सुविधाहरु: यस करारमा परिभाषित दुर्घटनाको कारणबाट बीमित/प्रस्तावक स्थायी रूपले पूर्ण अशक्त भएमा यस करारको बीमाङ्क रकम बराबर स्थायी पूर्ण अशक्तता लाभ वापत थप भुक्तानी दिइनेछ ।

विशेष शर्तहरु

१. पूरक करार क्रियाशील हुने अवस्था:

यो पूरक करार बीमालेखको शर्तहरुको अधिनमा रहने छ तर बीमालेख व्यतित भई पुनर्जागरण नभएसम्म वा लाग्ने बीमाशुल्क भुक्तानी भई बीमालेख चालु नभएसम्म बीमालेखको पुनर्जागरणको शर्त अन्तर्गत यो पूरक करार पुनः लागू हुने छैन ।

२. स्वतः खारेजी:

देहायको अवस्थामा यो पूरक करार स्वतः रद्द भई सो पछि यस बारे कुनै कारवाही हुने छैन:

- (क) बीमालेख वा पूरक करार अन्तर्गत तिर्नुपर्ने बीमाशुल्क नतिरेमा,
- (ख) बीमालेख चालु नरही चुक्ता मूल्यमा बदलिएमा वा खारेज भएमा,
- (ग) बीमालेखको वार्षिकोत्सवमा बीमित/प्रस्तावकको उमेर ७० वर्ष पुगेमा ।

३. रद्द:

बीमित/प्रस्तावक वा कम्पनीले लिखित सूचना जारी गरी बीमालेखको कुनै पनि वार्षिकोत्सव (बीमा शुरु भएको मिति) मा पूरक करार रद्द गर्न सकिनेछ । यसरी रद्द गर्दा सम्पुष्टि (Endorsement) को लागि पूरक करार कम्पनी समक्ष पेश गर्नुपर्नेछ ।

४. बीमाशुल्क:

यो पूरक करार रद्द वा खारेज भएमा यसको लागि लाग्ने थप बीमाशुल्क तिर्नु पर्दैन । यो पूरक करार रद्द वा खारेजीको बेलासम्ममा यस पूरक करार वापत कम्पनीले भुक्तानी प्राप्त गरेको बीमाशुल्क मध्ये यो पूरक करार खारेज भएको मितिले बाँकी अवधिको समानुपातिक बीमाशुल्कको साथै पूरक करार रद्द भएपछि प्राप्त हुन आएको पूरक करार अन्तर्गतको थप बीमाशुल्क कम्पनीले फिर्ता दिनेछ । यसपछिको कुनै बीमाशुल्क भुक्तानी वा स्वीकार गरेमा यस्तो बीमाशुल्क फिर्ता गर्नु बाहेक कम्पनीको अरु कुनै दायित्व रहने छैन ।

५. सुरक्षण नहुने जोखिमहरू:

देहायको अवस्थामा बीमित/प्रस्तावक स्थायी रूपले पूर्ण अशक्त भएमा यो पूरक करार अन्तर्गत कम्पनीको कुनै दायित्व हुने छैन:

- (क) मान्यता प्राप्त हवाई सेवाप्रदायकद्वारा सञ्चालित हवाई सेवामा यात्रु भई उडान गर्दा बाहेक अन्य उडान गर्दा,
- (ख) कानूनको वर्खिलाप हुने गरी कुनै घोषित वा अघोषित युद्ध, फौजदारी वा आतङ्कवादी गतिविधि, हडताल, हुलदंगा, नागरिक अशान्ति, हुलहुज्जत, विद्रोह वा आक्रमण जस्ता कार्यमा संलग्न भएमा,
- (ग) ज्यान मार्ने कार्य, जंगी ऐन वा प्रचलित फौजदारी कानून भंग वा उल्लंघन गरेमा,
- (घ) सट्टे वा मगज बिग्रेको अवस्थामा विषजन्य पेय पदार्थ वा मदिरा वा औषधिजन्य पदार्थको सेवन वा अन्य कुनै पनि कारणबाट बीमा प्रारम्भ वा बीमा पुनर्जागरण भएकोमा पुनर्जागरण भएको मितिले दुई वर्षभित्र आत्महत्या वा जानी बुझी आफैले घात गरेमा,
- (ङ) बीमा प्रारम्भ मिति भन्दा अगाडि देखि विद्यमान रहेको र बीमा प्रस्ताव गर्दाको वखतमा उल्लेख नगरेको रोगको कारणबाट, पूर्व विद्यमान अवस्थाहरू, बीमालेख जारी भएपछि कुनै बीमित/प्रस्तावकले बदनियतपूर्वक जोखिम सम्बन्धी सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पुष्टि भएमा बीमा ऐन, २०७९ को दफा ६३(४) बमोजिम कम्पनीले त्यस्तो विवरण सच्याउन बीमित/प्रस्तावकलाई जहिलेसुकै निर्देशन दिन वा बीमित/प्रस्तावकले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ,
- (च) कुनै पनि घोषित वा अघोषित युद्धरत मुलुकको स्थलसेना, जलसेना वा वायुसेनाको सदस्य भएमा,
- (छ) कुनै पनि घोषित वा अघोषित युद्धरत मुलुकको स्थलसेना, जलसेना वा वायुसेनासंग काम गरिरहेको कुनै सहायक वा युद्धमा भाग लिने निजामती एकाईको सदस्य भएमा,
- (ज) व्यवसायिक वा अर्ध-व्यवसायिक खेलकुद प्रतियोगिता वा प्रतिस्पर्धाहरू, दौडहरू, स्काई डाइभिङ, वाटर स्किईङ , स्वासप्रस्वास सम्बन्धी उपकरणको सहायतामा पानीमुनि गरिने विभिन्न गतिविधि वा क्रियाकलाप, पट होल्डिङ (Pot Holding), पर्वतारोहण (Mountaineering), प्याराग्लाइडिङ (Paragliding), बन्जी जम्पिङ (Bungee Jumping) प्यारासुटिङ (Parachuting) जस्ता जोखिमपूर्ण खेलकुदहरूमा सहभागी भएमा र गैह्र कानुनी गतिविधिमा संलग्न भएमा,
- (झ) कुनै रासायनिक/आयनकारी विकिरण (Ionizing Radiation), वा रेडियोएक्टिविटी (Radioactivity) का कारण आणविक इन्धनबाट श्रृजित प्रदूषण वा आणविक विखण्डनको प्रक्रियाबाट श्रृजित आणविक फोहोर वा आणविक हातहतियार वा सामग्रीका कारण मृत्यु भएमा ।

६. पेशा परिवर्तन:

यदि बीमित/प्रस्तावकले प्रस्ताव फाराममा उल्लेख गरेको पेशा परिवर्तन गरेमा वा प्रस्ताव फाराममा उल्लेख गरेको भन्दा अन्य थप जोखिमपूर्ण पेशामा संलग्न भएमा सो कुराको जानकारी कम्पनीलाई अविलम्ब दिनुपर्नेछ र सो को आधारमा यस पूरक करार अन्तर्गत लाग्ने बीमाशुल्क पुनः निर्धारण गरिनेछ वा यो पूरक करार रद्द गरिनेछ । साथै, प्रस्ताव फाराममा उल्लेख गरेको भन्दा अन्य थप जोखिमपूर्ण पेशा परिवर्तन सम्बन्धमा बीमकलाई जानकारी नगराएको अवस्थाको दायित्व बीमकले व्यहोर्ने छैन ।

७. दाबीको सूचना:

सामान्यतया दाबी योग्य दुर्घटना भएको ९० दिन भित्रमा कम्पनीलाई लिखित सूचना दिनु पर्नेछ । यस अवधि भित्र सूचना दिन सम्भव नभएमा मनासिब कारण सहित सम्भव हुनासाथ लिखित सूचना कम्पनीलाई दिनुपर्नेछ ।